

घरमा बसेर आई रेडी डायग्नोस्टिक परिक्षण गर्नको लागि चेकलिस्ट

तपाईंको स्कूलले तपाईंको बच्चाले घरमा नै बसेर आई रेडी डायग्नोस्टिक पुरा गर्नु पर्छ भनेको छ। यो बेग्लै किसिमको मूल्यांकन हो। यसमा महत्वपूर्ण कुरा के भने तपाईंले आफ्नो बच्चालाई प्रश्न बुझाउने वा उत्तर दिन सहयोग गर्नु हुदैन। तपाइको बच्चाले तपाईंको मदतबाट लाभ लिन्छ र त्यसबाट आफुले के बुझेको छ भन्ने कुरा दर्शाउछ जसबाट उसले आफुले अझै सिक्नु छ भन्ने जान्दछ। यहाँ एउटा चेकलिस्ट छ जसले तपाईंलाई मदत गर्न सक्छ।

आफूलाई पारिवारिक करण गर्नु

- ❑ यो भिडियो हेर्नेस र आफैलाई डायग्नोस्टिक संग सम्बन्ध (पारिवारिक करण) राख्ने र बच्चालाई कसरी राम्रो सहयोग गर्ने बुझ्नु होस्।

व्यवस्थित हुनुहोस्

- ❑ डायग्नोस्टिकको निमित्त बच्चाको लागि राम्रो स्थान छान्नु होस्। डायग्नोस्टिक
- ❑ समय निर्धारण गर्नुहोस्। यी कुरा मनमा राख्नु होस्।
 - ❑ तपाइको बच्चाको शिक्षकले समय निर्धारण गरिदिन सक्छ वा तपाईंलाई नै समय निर्धारण गर्नुहोस् भन्न पनि सक्छ। यदि तपाईं आफैले समय निर्धारण गर्नु भयो भने
 - ❑ डायग्नोस्टिक यति समयमा समाप्त गर्नु पर्छ भन्ने छैन। हामी तपाईंलाई त्यो पुरा समयलाई धेरै टुक्रामा १५ देखि २० मिनेट साना बच्चालाई (के-१) र ठुलो बच्चालाई ३० मिनेटमा बिभाजन गर्न सुझाव दिन्छौं।
 - ❑ सम्भव भए सम्म दिनको समयमा काम गर्न सिफारिस गर्छौं।
 - ❑ विद्यार्थीको शिक्षकबाट तपाईंले लग इन को सही सूचना पाएको पक्का गर्नुहोस्।
 - ❑ जे मा डायग्नोस्टिक गर्ने हो त्यो डिभाइस टेस्ट (जाच) गर्नुहोस्। कम्प्युटर ठिक छ छैन काम गर्छ गर्दैन भनेर हाम्रो सिस्टममा चेक गर्नुहोस्।
 - ❑ आवश्यक भए लग इन गर्न लाइ गाइड संग सम्पर्क गर्नुहोस्। हेड फोन चेक गर्नुहोस्, अडियो ठीक छ छैन हेर्नुहोस्।

बच्चालाई प्रोत्साहन गर्नुहोस् उसलाई तयार राख्नुहोस्।

- ❑ बच्चालाई सबै कुरा बताउनु होस्।
 - यो डायग्नोस्टिक किन लिई राखेका छौं - हामीले सके जति राम्रो गर्नु पर्छ भनेर प्रोत्साहन दिनुहोस्।
 - डायग्नोस्टिकले कसरी काम गर्छ।
 - कुनै पनि प्रश्नको जवाफ दिन मैले मदत गर्नु हुदैन।

बच्चालाई सहयोग गर्नुहोस्।

- ❑ बच्चाले काम गरेको हेर्नेस उसले काम सके पछि उसलाई प्रोत्साहन दिनुहोस्। एसेसमेन्ट (जाच) भरि तपाईंले अर्को पेजमा भएको मुख्य फ्रेजहरु हेरेर बच्चालाई मदत गर्न सक्नु हुन्छ।
- ❑ एसेसमेन्टको (जाच) प्रश्नहरु जवाफ दिएर बच्चाको सहयोग नगर्नुहोस्। यसो गर्दा अन लाइनमा तपाईंको बच्चाको ठीक स्तर कुन हो भनेर बुझ्न सकिन्न अथवा यसले तपाइको बच्चाको स्तरका बारेमा शिक्षकलाई सहि सूचना प्राप्त हुदैन।

पूर्णताको सुनिश्चितता

- ❑ तपाईंको बच्चाले एसेसमेन्ट (जाच) पुरा गरेको पक्का गर्नुहोस्। तपाइको बच्चाले बधाईको मेसेज प्राप्त गर्छ -पाठ पुरा गरेको कुरा स्क्रिनमा देखिन्छ। एसेसमेन्ट (जाच) पुरा गरेपछि तपाईंको बच्चाले आइ रेडी एकाउन्ट लग अफ गरेको छ छैन हेर्नुहोस्। यदि समस्या आयो भने समाधानको लागि विद्यार्थीको शिक्षक संग सम्पर्क राख्नु होस्।

घरमा डायग्नोस्टिक

विद्यार्थीको प्रयोगको लागि सपोर्ट गर्ने वाक्यांश (फ्रेज)

एसेसमेन्ट गर्नु भन्दा अगाडी

- तपाईंलाइ के थाहा छ भन्ने कुरा डायग्नोस्टिकले मदत गर्छ, के सिक्ने भन्ने कुरा थाहा हुन्छ, र पाठ सिक्न मदत गर्छ।
- सके सम्म राम्रो गर्नु र हतार नगर्नु, तर एउटै प्रश्नको लागि धेरै समय नलगाउनु।
- डायग्नोस्टिक एडेप्टीव हुन्छ भनेर बुझ्नु। यसको मतलब अघिल्लो उत्तरको आधारमा प्रश्न आएको हुन्छ। आफुलाइ थाहा नभएको प्रश्न आयो भने पनि केहि छैन, आफुले सके सम्म राम्रो गर्नु।
- हिसाबको लागि हरेक प्रश्नको स्क्र्याच पेपर (काम गरेको कागज) प्रयोग गर्नुहोस।
- पढ्नको लागि -"प्रत्येक खण्डलाई ध्यानपूर्वक पढ्नुहोस्।"

मूल्यांकनको समयमा (हरेक ८ -१० मिनेटमा)

- म भन्छु धेरै ध्यान दिनु। राम्रो काम गर्नु।
- राम्रो काम, यति मिनेट (संख्यामा लेख्नु) बाकी छ भन्नु।
- काम देखाएर राम्रो काम भन्नु। सबै खण्ड ध्यानपूर्वक पढ्नु।

जब एउटा विद्यार्थीले हतार गर्छ

- "मैले तिमीले क्लिक गर्न हतार गरेको मैले देखे, बिस्तारै गर एक दम राम्रो गर्न कोशिश गर "

जब एउटा विद्यार्थीले एकदम ढिला गर्छ

- तिमी एउटै प्रश्नमा अल्झी रहेको मैले देखे। तिमीलाइ उत्तर आउदैन भने ठिकै छ। सके सम्म राम्रो अनुमान गर र अर्को प्रश्नको जवाफ लेख्न थाल।

जब एउटा विद्यार्थीले दिक्क मान्न, रिसाउन, निराश हुन थाल्छ।

- वाह। त्यो एकदम गाह्रो प्रश्न जस्तो देखिन्छ! त्यसको मतलब हो तिमीले धेरै प्रश्नहरूको सही उत्तर दिईरहेछौ। दिक्क नमान्न, नरिसाउन, र निराश नहोउ। सके सम्म राम्रो अनुमान गर र लेख ताकी मूल्यांकनले तिमीो सहि मूल्यांकन गर्न सकोस।
- एकै छिन् ब्रेक लिउ। के तिमी यो प्रश्नको उत्तर अहिले दिन चाहन्छौ अथवा पछि आएर गर्न चाहन्छौ।

जब कुनै विद्यार्थी मदत माग्छ

- स्कूलमा जाच लिएको बेलामा जस्तै म तिमीलाइ मदत गर्न सकिदैन, आफै उत्तर देउ। तिमी लाइ के थाहा छ भनेर हामी जान्न चाहन्छौ, मलाई के थाहा छ भन्ने होइन। तिमी एउटै प्रश्नमा अल्झी रहेको छौ भने ठीक छ ! तलको सुझाबहरू हेर।
 - हिसाबको लागि - दिईएको कागजमा हिसाब गरेर मात्र जवाफ लेख
 - पढ्नको लागि -फेरी पहिला कै पाठ पुन पढ "
 - त्यस्तै खालको प्रश्न को पहिले कसरी जवाफ दिएको थियो त्यस्तै गरी यो पनि गर।
 - ठिक छ, यदि तिमी लाइ यो थाहा छैन भने तिमी अझ बढी जटिल प्रश्न हरु पाउदै छौ , यसको मतलब तिमी ले धेरै प्रश्न हरुको सही उत्तर दिई रहेछौ। सके सम्म सही अनुमान गरेर लेख र अर्को प्रश्न को उत्तर दिन लाग।

मूल्यांकन (एसेसमेन्ट पछि)

- म तिमी प्रति गर्भ गर्छु। तिमीले धेरै राम्रो गर्यो (समय लगाएर, तिमीो काम देखाएर, कठिन प्रश्नहरूको मेहनतका साथ उत्तर दिएर इत्यादी)